



आ.व ०७६/७७ को चौथो त्रैमासिकसम्मको वित्तीय परिणाम

वासलात				
क्र.सं.	विवरण	लेखा परीक्षण नभएको यस त्रैमासिकको अन्त्य सम्ममा	लेखा परीक्षण नभएको अधिल्लो त्रैमासिकको अन्त्य सम्ममा	लेखा परीक्षण नभएको अधिल्लो आ.व.को सम्बन्धित त्रैमासिकको अन्त्य सम्ममा
१	श्रोत (१.१ देखि १.५ सम्म)	९६,५८४,८१२,४३४	९०,०८०,७१२,२६३	७३,७३७,०३९,४९५
१.१	चुक्ता पूँजी	५,४९६,१६०,८१०	५,४९६,१६०,८१०	५,४९६,१६०,८१०
१.२	जगेडा तथा कोष	३,५०७,७३७,६५७	२,७३२,१७३,७९६	२,४३६,७७६,७६५
१.३	जीवन बीमा कोष	८७,०२६,००७,६०९	८१,३७६,६६६,९१०	६५,३६७,४००,०४२
१.४	महाविपत्ती कोष जगेडा	५५४,९०६,३५८	४७५,७१०,७४७	४३६,७०१,८७८
१.५	तिर्न बाँकी दीर्घकालिन ऋण तथा सापटी	-	-	-
२	उपयोग (२.१ देखि २.६ सम्म)	९६,५८४,८१२,४३४	९०,०८०,७१२,२६३	७३,७३७,०३९,४९५
२.१	स्थिर सम्पत्ति (खुद)	३१८,०२४,७२१	३१८,०१६,४९२	३०७,६११,३५२
२.२	दीर्घकालिन लगानी तथा कर्जा	४३,८२७,८३७,९४३	४३,३२४,३८९,९७७	४१,२३२,१३२,९७१
२.३	बीमालेखको धितोमा कर्जा	१७,०७३,६०९,८३१	१६,६९०,५५२,५६३	११,८८९,८२९,९८३
२.४	खुद चालु सम्पत्ति (३-४)	३५,३६५,३१४,९३६	२९,७४७,६७०,५१९	२०,३०७,२०९,३२९
२.५	अपलेखन वा समायोजन हुन बाँकी विविध खर्च	२५,००३	८२,७१९	२५५,८६९
२.६	नाफा नोक्सान हिसाबबाट सारेको नोक्सान	-	-	-
	खुद चालु सम्पत्तिको विवरण			
३	चालु सम्पत्ति कर्जा तथा पेशीहरू (३.१ देखि ३.३ सम्म)	४१,४३१,९४६,७४५	३३,१५७,०६६,८०५	२४,९५३,७८८,७७०
३.१	नगद तथा बैंक मौज्दात	१,९९७,२०८,३४७	१६५,४५०,९५५	१,९७२,७२१,५६२
३.२	अन्यकालिन लगानी तथा कर्जा	३२,७४९,२५०,८२६	२६,२९८,०५७,९७८	१८,२२८,५२६,५३५
३.३	अन्य सम्पत्ती	६,६८५,४८७,५७३	६,६९३,५५७,८७२	४,७५२,५४०,६७३
४	चालु दायित्व तथा व्यवस्थाहरू (४.१ देखि ४.४ सम्म)	६,०६६,६३१,८०९	३,४०९,३९६,२९२	४,६४६,५७९,४४९
४.१	चालु दायित्व	३,४४६,५७६,५६६	१,८५३,७६४,५५४	२,७५७,०५७,०२५
४.२	असमाप्त जोखिम बापत व्यवस्था	२६८,३४३,२२०	१७४,८८५,५४२	१९१,०१०,०११
४.३	भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	१,६१६,१४०,९९४	७२४,४८३,६४०	१,१५६,५८५,७६४
४.४	अन्य व्यवस्था	७३५,५७१,०२९	६५६,२६२,५५६	५४१,९२६,६४९
नाफा-नोक्सान हिसाब				
१	आम्दानी (१.१ देखि १.५ सम्म)	९५५,५९२,३३२	७९९,०४७,२६९	८७४,५८३,९२४
१.१	आय व्यय हिसाबबाट सारेको	२२०,५३६,१६५	२५७,१६८,८०३	५६,५३६,०३४
१.२	जीवन बीमा कोषबाट सारेको*	-	-	-
१.३	लगानी कर्जा तथा अन्यबाट आय	७३४,०३३,१२२	५४१,८७८,४६६	७५०,७२२,१०१
१.४	व्यवस्था फिर्ता	१,०२३,०४६	-	६७,३२५,७८९
१.५	अन्य आम्दानी	-	-	-
२	व्यवस्था तथा खर्चहरू (२.१ देखि २.८)	४२५,२१२,६३२	३३१,४७०,९२७	३५१,३२४,७९५
२.१	व्यवस्थापन खर्च	२४८,११५,३१९	८५,६७९,८४६	२२४,५००,७७७
२.२	अपलेखन खर्च	-	-	-
२.३	अन्य खर्च	-	-	-
२.४	नोक्सानीको लागि व्यवस्था	४०,२८९,४३७	१०५,१७७,६३७	-
२.५	कर्मचारी आवास व्यवस्था	-	-	-
२.६	कर्मचारी बोनस व्यवस्था	६६,६६५,६५१	६०,८१०,३०४	६५,००८,३१५
२.७	आयकर	६९,७४२,२२४	७९,८०३,१४०	६१,८१५,७०४
२.८	जीवन बीमा कोषमा सारेको	-	-	-
	खुद नाफा/नोक्सान (१-२)	५३०,३७९,७०१	४६७,५७६,३४१	५२३,२५९,१२९

*कम्पनीको बीमाश्रय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा गणना गरिएको छैन ।

एकीकृत आय-व्यय हिसाब				
१	आय (१.१ देखि १.७ सम्म)	३६,११३,६२६,३५०	२५,२९५,९१०,१९४	३०,५४१,७७१,५५१
१.१	बीमाशुल्क (खुद)	२७,३४०,३७६,८३८	१८,४१८,७७८,९७१	२२,८२५,०३०,५१७
१.२	पुनर्बीमा कमिशन आय	८६,७७८,९४०	२६,९९७,३२८	२३,४०८,१४८
१.३	लगानी, कर्जा तथा अन्यबाट आय	५,६५३,८७५,३८२	४,१०८,६३८,७२२	४,४८५,८०९,९४५
१.४	बीमालेखको धितोमा कर्जाबाट आय	१,५८७,३२२,५९५	१,१५३,०५४,४८५	१,०८८,४७४,३३७
१.५	अन्य प्रत्यक्ष आय	१६१,१०५,९२७	११२,१०५,०६९	२६९,९४१,४२४
१.६	यस वर्षको शुरूको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था	९१५,३९३,२१६	१,१५६,५८५,७६४	१,५५५,१७५,६२२
१.७	यस वर्षको शुरूको असमाप्त जोखिम बापत व्यवस्था	९१५,७७३,४५५	३१९,७४९,८५४	२९३,९३१,५५२
२	व्यय (२.१ देखि २.१० सम्म)	१४,०२१,३६६,९७३	९,८२३,६००,४३१	१४,७१४,६३१,७६०
२.१	दावी भुक्तानी (खुद)	५,९७४,८१९,३४०	५,१९३,०५८,०१५	७,९९१,६६९,५४८
२.२	अभिकर्ता कमिशन	३,१४४,३८४,६८०	२,१८१,०४७,७७२	२,८१९,०८६,६३५
२.३	स्वास्थ्य परीक्षण शुल्क	१५,७२४,१४१	१०,९८९,०५३	१४,८६७,७९०
२.४	पुनर्बीमा कमिशन खर्च	-	-	-
२.५	सेवा शुल्क (खुद)	२७१,४९९,६१५	१८२,२८३,६३७	२२८,२५०,३०५
२.६	अन्य प्रत्यक्ष खर्च	२,९४८,८९५	१,८९९,४६०	३,०५३,३००
२.७	व्यवस्थापन खर्च	२,२३६,६३७,८७१	७७१,११८,६१४	२,०२०,५०६,९९३
२.८	आयकर	४९०,८६९,२१६	५८३,८३४,६९८	२८९,६०१,४०८
२.९	यस अवधिको अन्त्यको भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था *	१,६१६,१४०,९९४	७२४,४८३,६४०	१,१५६,५८५,७६४
२.१०	यस अवधिको अन्त्यको असमाप्त जोखिम बापत व्यवस्था	२६८,३४३,२२०	१७४,८८५,५४२	१९१,०१०,०११
३	बचत (१-२)	२२,०९२,२५९,३७७	१५,४७२,३०९,७६३	१५,८२७,१३९,७९१
३.१	जीवन बीमा कोषमा सारेको	२१,८७१,७२३,२१२	१५,२१५,१४०,९६०	१५,७७०,६०३,७५७
३.२	नाफा नोक्सान हिसाबमा सारेको	२२०,५३६,१६५	२५७,१६८,८०३	५६,५३६,०३४

* भुक्तानी हुन बाँकी दावी बापत व्यवस्था अन्तर्गत समर्पण मूल्य (Maturity payment), आंशिक अवधि समानी दावी (Partial maturity payment) र मृत्यु दावी (Death claim payment) पर्दछ । उल्लेखित रकम मध्य रु ६.३० करोड मृत्यु दावी (Death claim payment) बापत व्यवस्था गरिएको छ ।

अन्य विवरण				
१.	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (हाल सम्म)	११९,३२२,१०९	११०,३७५,०१७	९१,६७१,०३६
	कुल बीमाशुल्क आर्जन रकम (रु.हजारमा) (यस आ.व.)	२७,६२२,२४३	१८,६७५,१५१	२३,११५,३२०
२.	कुल कायम रहेको बीमालेखको संख्या	१,३०४,६३२	१,२८०,३१०	१,२८०,६३६
३.	घोषित मुनाफा (बोनस) को दर (७४- ७५ सम्मको)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
४.	अन्तरिम मुनाफा (बोनस) को दर (७५-७६ देखि हालसम्म)	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म	प्रति हजार रु. ६२/- देखि रु. ८२/- सम्म
५.	कुल दावी भुक्तानी रकम (रु.हजारमा)	६,६७५,५६६	४,७६०,९५६	७,५९३,०८०
६.	कुल दावी भुक्तानी संख्यामा	४०,२४३	३०,४७४	४९,६९७
७.	भुक्तानी हुन बाँकी दावी रकम (रु.हजारमा)	१,६१६,१४१	७२४,४८४	१,१५६,५८६

टिप्पण्यः १) कम्पनीको माथि उल्लेखित असमाप्त जोखिम बापतको व्यवस्था बीमाश्रय मूल्याङ्कन पश्चात परिवर्तन हुन सक्ने छ ।

२) वित्तीय विवरणमा उल्लेख गरिएका विवरणहरू लेखा परीक्षण तथा नियमक निकायको निर्देशन पश्चात हेरफेर हुन सक्ने छ ।

आ.व. २०७६/०७७ को चौथो त्रैमासिक प्रतिवेदन

(धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम २६ को उपनियम १ को प्रयोजनका लागि)

१) वित्तीय विवरणः

क) चौथो त्रैमासिक अवधिको वासलात, आयव्यय हिसाब तथा नाफा नोक्सान हिसाब सम्बन्धी मिति २०७७/०४/३० गतेको कारोबार दैनिक पत्रिकामा प्रकाशित गरिएको छ ।

ख) प्रमुख वित्तीय अनुपातहरू :

बीमाश्रय मूल्याङ्कन पश्चात प्राप्त हुने मुनाफा जोड्दा वित्तीय अनुपातहरू फरक पर्न सक्छ ।

*प्रति शेयर आम्दानी : ९.६५	प्रति शेयर नेटवर्थ : १७३.९२	पि.ई. अनुपात : १३०.५७	प्रति शेयर कुल सम्पत्तिको मूल्य : १.८६८	औसत प्रतिफल दर : ९.९३
----------------------------	-----------------------------	-----------------------	---	-----------------------

* प्रति शेयर आम्दानी गणना गर्दा अन्तिम शेयर संख्या लिएको छ ।

कम्पनीले आ.व.२०७६/७७ को चौथो त्रैमासिक अवधि सम्ममा रु. ५३.०३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहि अवधिमा रु. ५२.३२ करोड मुनाफा आर्जन भएको थियो । गत वर्ष सोहि अवधिमा भएको मुनाफाको दाँजोमा यस समिक्षा वर्षको मुनाफामा १.३६ प्रतिशतले बृद्धि भएको छ । सो वित्तीय विवरणमा आय व्यय हिसाबबाट रु. २,१८७.१७ करोड जीवन बीमाकोषमा सारी कुल जीवन बीमाकोष रु. ८,७०२.६० करोड भएको छ ।

२) व्यवस्थापकिय विश्लेषणः


क) कम्पनीको चौथो त्रैमासिक अवधिसम्ममा कुल बीमाशुल्क आर्जन रु.२,७६२.२२ करोड रहेको छ जुन गत वर्षको सोहि अवधिमा प्राप्त कुल बीमाशुल्क रु. २,३११.५३ करोडको तुलनामा १९.५० प्रतिशतले बृद्धि भएको हो ।

आकर्षित प्रतिफल, समयानुकूल बजार प्रवृद्धन रणनीति, बढ्दो जनचेतना र बीमितको सर्वोपरी हितका लागि गर्दै आएका प्रयासका कारण कम्पनीले उच्च बजारहिस्सा ओगट्दै आएको छ ।

कम्पनीले यस चौथो त्रैमासिक अवधिसम्ममा रु. ६६७.५७ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले सकेसम्म छिटो र छरितो तरिकाले बीमितहरूको दावी भुक्तानी गर्ने नीति अवलम्बन गरेको छ ।

कम्पनीले चौथो त्रैमासिक अवधिसम्ममा रु. ९३.६५ अर्ब भरपर्दो एवं सुरक्षित क्षेत्रमा लगानी गर्न सफल भएको छ, जुन गत वर्षको सोहि अवधिसम्मको कुल लगानी रु. ७१.३५ अर्ब मा ३१.२५ प्रतिशतको बृद्धि हो । कम्पनीले बीमा समितिको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै आएको छ । बढ्दो बीमाशुल्क आर्जन र सुरक्षित लगानि बृद्धिले कम्पनिको वित्तीय क्षमता सुदृढ बनाएको छ ।

कम्पनीको यस त्रैमासिक अवधि सम्ममा विभिन्न जीवन बीमा योजना अन्तर्गत प्राप्त प्रथम बीमाशुल्कको बर्गिकरण यस अनुसार छ ।



(*बीमाश्रय मूल्याङ्कन हुन बाँकी)

ख) कम्पनीले विद्यमान प्रतिस्पर्धात्मक अवस्थामा समयानुकूल व्यवसायिक योजना र रणनीति अवलम्बन गर्दै आएको छ । फलस्वरूप, कम्पनीको व्यवसायिक विस्तारमा तीव्रता तथा बीमितहरूलाई उच्च स्तरीय सेवा दिन लक्ष्य अनुरूप उपलब्धी हासिल गर्दै गएको र बाँकी अवधिमा पनि व्यवसाय तथा सेवा विस्तारमा विशेष ध्यान दिने लक्ष्य लिएको छ ।

ग) विगतको अनुभवबाट कम्पनीको मौज्जात, नाफा वा नगद प्रवाहमा तात्त्विक असर पार्न सक्ने घटना, अवस्था आदि देखिएको छैन ।

३) कानूनी कारवाही सम्बन्धी विवरण : नभएको ।

४) संगठित संस्थाको शेयर कारोबार सम्बन्धी विश्लेषणः

क) समिक्षा अवधिमा भएको कम्पनीको शेयर कारोबार वास्तविक र यथार्थपरक रहेको पाएका छौं ।

ख) त्रैमासिक अवधिको शेयर कारोबारको विवरण निम्न बमोजिम रहेको छ ।

अधिकतम मूल्य : रु १,३००	न्यूनतम मूल्य : रु ९०६	अन्तिम मूल्य : रु १,२६०	कारोबार संख्या : ८१९,३२६ किता	कारोबार दिन : १५ दिन
-------------------------	------------------------	-------------------------	-------------------------------	----------------------

५) समस्या र चुनौती: मुलुकमा जीवन बीमा व्यवसाय प्रति सकारात्मक भावनाको विकास भइरहेकोले जीवन बीमालाई सामाजिक सुरक्षा तथा अनुशासित बचतको माध्यमको रूपमा स्थापित गर्न बीमा जागरण अभियानलाई थप ससक्त बनाउन जरुरी छ । दीर्घकालिन लगानीको अवसर न्यून भएकोले परम्परागत लगानीका क्षेत्रहरूमा मात्र लगानी एकीकृत भइरहने हुँदा केन्द्रित जोखिमको अवस्था रहेको छ । यसै गरी दक्ष जनशक्तिको अभावले केही चुनौतीहरू थपिएका छन् । कम्पनीले समयानुकूल व्यवसायिक रणनीतिको कार्यान्वयनद्वारा चुनौतीहरूलाई अवसरमा परिणत गर्दै जानेमा विश्वास लिएको छ ।

६) संस्थागत सुशासन: कम्पनीले पारदर्शिता तथा जवाफदेहितालाई प्रथम प्राथमिकतामा राख्दै आएको छ । कम्पनीको अनलाईन कारोबार प्रणालीले आन्तरिक नियन्त्रण प्रणाली चुस्त राख्न सहयोग पुऱ्याएको छ । कम्पनीले आफ्नो हिसाब किताब सर्वमान्य लेखा सिद्धान्त, नेपाल लेखामान मापदण्ड अनुरूप राख्दै कम्पनीको कारोबारहरूलाई समयमै लेखा परीक्षण गर्दै आएको छ । कम्पनीले आफ्नो आन्तरिक नियन्त्रणलाई सबल बनाउन आन्तरिक लेखा परीक्षकको रूपमा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरी प्रत्येक त्रैमासिक अवधिको प्रतिवेदन प्राप्त गरी छलफल पश्चात बीमा समितिमा पठाउने गरिएको छ । कम्पनीले बीमा समितिद्वारा जारी संस्थागत सुशासन सम्बन्धी निर्देशिका बमोजिमका प्रावधानहरू कार्यान्वयन गर्दै संस्थागत सुशासन कायम गर्ने तर्फ व्यवस्थापन दृढ रहेको छ ।

७) सत्य, तथ्यता सम्बन्धमा कार्यकारी प्रमुखको उद्घोषण: आजका मितिसम्म यस प्रतिवेदनमा उल्लेखित जानकारी तथा विवरणहरूको शुद्धता सम्बन्धमा म व्यक्तिगत रूपमा उत्तरदायित्व लिन्छु । साथै, म यो उद्घोष गर्दछु कि मैले जाने बुझेसम्म यस प्रतिवेदनमा उल्लेखित विवरणहरू सत्य, तथ्य र पूर्ण छन् र लगानीकर्ताहरूलाई सूचित निर्णय लिन आवश्यक कुनै विवरण, सूचना तथा जानकारीहरू लुकाइएको छैन ।

सन्तोष प्रसाई
कार्यवाहक प्रमुख कार्यकारी अधिकृत